





13	וַיִּצְאֵן מוֹשֶׁה וְאֶלְעָזָר הַכֹּהֵן וְכָל־	נְשֵׂי־הָעֵדָה	לְקַרְאֵתָם אֵל-
	—	मण्डलीका-सबै-अगुवाहरू	तिनीहरूलाई-भेट्न
	H3605 H3548 H0499 H4872 H3318	H5712	H0413 H7125

לְמַחֲנֶה: **מַחֲנֶה**  
गए छाउनीबाहिर  
H4264 H2351

तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।

14	וַיִּקְרָא מוֹשֶׁה עַל־	פְּקוּדֵי הַחֵיִל	שָׂרֵי הָאֲלָפִים	וְשָׂרֵי הַמֵּאוֹת
	—	सेनाका-अधिकारीहरू	हजारका-सेनापति	र-सयका-सेनापतिहरू
	H4872 H7107	H2428	H0505 H8269	H3967 H8269

הַמְלָחָמָה: **הַבָּאִים**  
फर्किएका-थिए-तिनीहरूसँग-रिसाए जो-युद्धबाट  
H4421 H0935

मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।

15	וַיֹּאמֶר אֲלֵיהֶם מוֹשֶׁה	הַחַיִּיתֶם כָּל־	נִקְבָּה:
	तिनीहरूलाई	तिमीहरूले-सबै	स्त्रीहरूलाई-जिउँदो-राख्यौ
	H0413 H0559	H3605 H2421	H5347

मोशाले तिनीहरूलाई भने, “यी स्त्रीहरूलाई तिमीहरूले किन जिउँदो राख्यौ?”

16	הֵן הָיָה הָיוּ	לְבַנֵּי יִשְׂרָאֵל	בְּדָבָר בְּלָעָם	לְמַכְרֹ-	מֵעַל
	—	इस्राएल-सन्तानलाई	बलामको	सल्लाहबाट	परमप्रभु-विरुद्ध
	H1961 H2007 H2005	H3478	H1697	H4560	H4604

בֵּיתָהּ עַל־ **בִּיתָהּ**  
पोरको — विश्वासघात-गर्न  
פְּעוֹר וְתָהִי הַמְנַפֶּה בַּעֲרַת יְהוָה:  
विषयमा-लगाए र-परमप्रभुको मण्डलीमा — महामारी-आयो  
H1697 H3068 H6465 H1961 H4046 H5712 H3068

छुट्टानाम भएका स्त्रीहरूले बिलामको उपदेश अनुसार इस्राएलीका मानिसहरूलाई यी स्त्रीहरूले परमप्रभु देखि टाढा गराउन प्रभावित गराएका थिए। यही कारणले मानिसहरूमा विपत्ति पनि आइलागेको थियो।

17	וַעֲתִיָּהּ וְהָרְגוּ	כָּל־	זָכָר	בְּטָף	וְכָל־	אִישׁ לְמוֹשֶׁב	זָכָר
	अब	—	केटाहरू	बालबालिकामा-मारिदेओ	र	सबै	—
	H6258	H2026 H3605	H2145	H2945 H3605	H0802 H3045	H4904 H0376	H2145

הָרְגוּ: **הָרְגוּ**  
स्त्रीहरू-मार  
H2026

यसकारण ती सबै बालकहरूलाई मार र ती पुरुषहरूसित सहवास भएका सबै स्त्रीहरूलाई मार।

18	וְכָל־	הַטָּף	בְּנֵשִׁים	אֲשֶׁר	לֹא־	יָדְעוּ	מִשְׁכָּב	זָכָר	הַחַיִּיו	לָכֶם:
	तर	—	कन्याहरूमध्ये	जसले	—	पुरुषसँग	—	सोएकी-छैनन्	तिनीहरूलाई	जिउँदो-राख
	H3605	H2945	H0802	H3808	H3045	H4904	H2145	H2145	H2421	

तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख।

19	וְאֵתָם	חָנוּ	מַחֲנֶה	שְׁבַעֵת	יָמִים	כָּל־	הָרִג	נָפֵשׁ	וְכָל־
	तिमीहरू	छाउनीबाहिर	सात	—	दिन-बस	जसले	—	कसैलाई-मारेको-छ	वा
	H2583	H2351	H4264	H7651	H3117	H3605	H2026	H5315	H3605

וְשָׁבִיכֶם: **נָנַע**  
र-तिमीहरूका-बन्दीहरू तिमीहरू शुद्ध-हुनुपर्छ — र-सातौँ-दिनमा — तेस्रो-दिन — मरेकोलाई-छोएको-छ  
H7637 H3117 H7992 H3117 H2398 H5060

तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएको छ उसले आफैलाई तेस्रो दिन र सातौँ दिनमा शुद्ध पार्नुपर्छ।

20	וְכָל- סָבִיב	וְכָל- לִגְיָא	וְכָל- כָּלִי	עוֹר סָמָן	וְכָל- סָבִיב	מַעֲשֵׂה בָּאֲרָכָה- בְּחֻלְלָה	עֵינַי —	וְכָל- ר- סָבִיב	כָּלִי- כָּאֶתְכָה	עֵץ סָמָן	תַּחֲתָא שֻׁדְד- פָּר
	H3605	H3605	H3627	H5785	H3605	H4639	H5795	H3605	H3627	H6086	H2398

ס  
—

तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाखाको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।”

21	וְיֹאמְרוּ פּוּזָאֲהָרִי- עֲלֵאזָרֵלֵי	אֶל- —	הַכֹּהֵן —	אֶל- —	אֲשֶׁר- —	הַתּוֹרָה וְיָדִיעַ- הִיא	קָדְמָה וְיָדִיעַ- הִיא	מִשָּׁה: מִשָּׁלָאִי- אַזָּא- דִּינוּ- בְּעֵינַי	אֲנִישׁוּ יֻדְדָמָה- גַּעְכָּה	הַצִּבָּא סִיפָהִי- הָרֻלָּאִי	הַבְּאִים —	לְמַלְחָמָה בְּנֵי	זָאת יָוֵ
	H0559	H0413	H3548	H0499	H0376	H8451	H2708	H4872	H0376	H0935	H0935	H4421	H2063

त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ,

22	אָד סֻן	אֶת- —	הַזָּהָב —	זָאת —	הַכֹּסֶף —	אֶת- —	הַנְּחֹשֶׁת כָּסָא	אֶת- —	הַבְּרָזָל פִּלָּמ	אֶת- —	הַבְּרִיל רִינ	זָאת ר
	H0389	H0853	H2091	H0853	H3701	H0853	H0853	H0853	H1270	H0853	H0913	H0853

הַעֲפָרָת:  
סִיסָא  
H5777

सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू

23	כָּל- אָגוֹמָה- סָהֵנֵי	רָבֵר הָרֵק- קֻרָא	אֲשֶׁר- —	יָבָא —	בְּאֵשׁ אָגוֹמָה	תַּעֲבִירוּ פָּר- גָּרָא	בְּאֵשׁ —	וְטָהָר יָסָרִי- שֻׁדְד- הֻנְח	אֵל ר	בְּמֵי שֻׁדְדִּיקָרָן- פָּנִילֵי
	H3605	H1697	H0935	H0784	H0784	H0784	H0784	H2891	H0389	H4325

נְדָה  
—  
H5079

וְכָל  
ר  
H3605

וְיָחֲטָא  
פָּנִי-  
שֻׁדְד-  
גָּר  
H2398

לָא-  
—  
H3808

אֲשֶׁר  
אָגוֹמָה  
H0935

יָבָא  
נָסָהֵנֵי-  
קֻרָא  
H0935

בְּאֵשׁ  
—  
H0784

תַּעֲבִירוּ  
פָּנִימָה  
H4325

בְּמֵי:  
פָּר-  
גָּרָא  
H4325

आगोलाई प्रतिरोध गर्ने प्रत्येक कुरालाई आगो प्रयोग गरेर शुद्ध पार्नु पर्छ अनि यसलाई शुद्धीकरणको पानीले शुद्ध गर्नुपर्छ, तब यो शुद्ध हुनेछ। तिमीहरूले प्रत्येक कुरालाई पानीसित अवश्यै शुद्ध गर्नु पर्छ त्यो आगोले प्रतिरोध गर्ने सकिदैन।

24	וְכִבְדֵתָם סָאָרְתֵי- דִּינָמָה	בְּנֵיכֶם אָפְנָה- לִגְיָה	בֵּינֵם —	הַשְּׂבִיעִי דְּחֵאוּ	וְטָהָר ר- שֻׁדְד- הֻנְחֵאוּ	וְאַחַר תְּיָסָפִחִי	תְּבָאוּ छाउनीमा	אֶל- —	הַמְחַנָּה: —	פ —
	H3526	H3117	H7637	H2891	H0935	H0413	H4264			

सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नु।”

25	וְיֹאמְרוּ פָּרָמֵ- בְּחֻלְלָה	יְהוָה —	אֶל- —	מִשָּׁה מִשָּׁלָאִי	לְאָמְרוּ: בְּחֻלְלָה
	H0559	H3068	H0413	H4872	H0559

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,

26	שָׂא אוֹלְיָאִיעָה	אֶת —	רָאשׁ —	מְלֻקָּח בְּנֵי- הָרֻלָּאִי- גִּינְתֵי- לֵעֻז	הַשְּׂבִיעִי —	בְּאֲדָם מָנִיס	וּבְבִהֶמָה ר- פִּשׁוּ	אֶתְהָ תִּמִּי	וְאֶלְעָזָר פּוּזָאֲהָרִי- עֲלֵאזָרֵלֵי
	H5375	H0853				H0120	H0929		H0499

הַכֹּהֵן  
—  
H3548

וְרָאשֵׁי  
ר-  
מְפָדְלִיקָה

אֲבוֹת  
कुलका

הַעֲרָה:  
मुखियाहरूले

H5712

“पूजाहारी एलाजार सारा समुदायका प्रधानहरू र तिमीले सबै कैदीहरू, पशुहरू र सेनाहरूले युद्धबाट ल्याएका सबै चीजहरू गन।

27	וּחְצִיֹּתָ לֹט	אֶת־	הַמִּלְקוֹחַ	בֵּין	תְּפִשִׁי	הַמִּלְחָמָה	הַיְצָאִים	לְצַבָּא	וּבֵין	כָּל־	הָעֵדָה:
	लूट	—	—	दुई-भागमा	बाँड	युद्धमा-गएका	—	सिपाहीहरू	र	सबै	मण्डलीमा
	<a href="#">H2673</a>	<a href="#">H0853</a>		<a href="#">H0996</a>	<a href="#">H8610</a>	<a href="#">H4421</a>	<a href="#">H3318</a>		<a href="#">H0996</a>	<a href="#">H3605</a>	<a href="#">H5712</a>

तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।

28	וְהָרַמְתָּ	מִכֶּסֶד	לְיְהוָה	מֵאֵת	אֲנָשֵׁי	הַמִּלְחָמָה	הַיְצָאִים	לְצַבָּא	אֶת־
	परमप्रभुका-लागि	कर	—	—	युद्धमा-गएका	—	—	सिपाहीहरूबाट	पाँच-सयमा
	<a href="#">H2568</a>	<a href="#">H4371</a>	<a href="#">H3068</a>	<a href="#">H0854</a>	<a href="#">H0376</a>	<a href="#">H4421</a>	<a href="#">H3318</a>		<a href="#">H0259</a>

נָפֶשׁ	מִחַמְשׁ	הַמְּאֹת	מִן־	הָאָדָם	וּמִן־	הַבְּקָר	וּמִן־	הַחַמְּרִים	וּמִן־
एक-जना	—	—	—	मानिसबाट	—	गोरुबाट	—	गधाबाट	—
<a href="#">H5315</a>	<a href="#">H2568</a>	<a href="#">H3967</a>		<a href="#">H0120</a>		<a href="#">H1241</a>		<a href="#">H2543</a>	

הַצֵּאֵן:  
र-भेडाबाखाबाट-उठाऊ  
[H6629](#)

मानिस, गाई-वस्तु, भेडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख।

29	מִמְחֻצֵיהֶם	תְּקַחוּ	וְנָתַתֶּהּ	לְאֵלֶיזָר	הַכֹּהֵן	תְּרוּמַת	יְהוָה:
	सिपाहीहरूको-आधाबाट	लेऊ	र-दिनु	पूजाहारी-एलाजारलाई	—	परमप्रभुको	उपहारको-रूपमा
	<a href="#">H4276</a>	<a href="#">H3947</a>	<a href="#">H5414</a>	<a href="#">H0499</a>	<a href="#">H3548</a>	<a href="#">H8641</a>	<a href="#">H3068</a>

तिनीहरूको अंशको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।

30	וּמִמְחֻצֵת	בְּנֵי־	יִשְׂרָאֵל	וּתְקַח	וְאֶת־	אֶתֵּנוּ	מִן־	הַחַמְּשִׁים	מִן־	הָאָדָם	מִן־
	इसाएल-सन्तानको	—	—	आधाबाट	पचासमा	एक	—	—	—	मानिसबाट	—
	<a href="#">H4276</a>		<a href="#">H3478</a>	<a href="#">H3947</a>	<a href="#">H0259</a>	<a href="#">H0270</a>		<a href="#">H2572</a>		<a href="#">H0120</a>	

לְלוֹיִם	מִן־	הַחַמְּרִים	וּמִן־	הַצֵּאֵן	מִכָּל־	הַבְּהֵמָה	וְנָתַתָּה	אֹתָם	לְלוֹיִם
लेवीहरूलाई-देऊ	—	गधाबाट	—	भेडाबाखाबाट	—	सबै-पशुबाट-लेऊ	र-तिनीहरूलाई	—	लेवीहरूलाई-देऊ
<a href="#">H3881</a>		<a href="#">H2543</a>		<a href="#">H6629</a>	<a href="#">H3605</a>	<a href="#">H0929</a>	<a href="#">H5414</a>	<a href="#">H0853</a>	<a href="#">H3881</a>

שְׂמִי'י	מִשְׁמֵרֶת	מִשְׁכָּן	יְהוָה:
जसले	परमप्रभुको	पवित्र-वासस्थानको	रेखदेख-गर्छन्
<a href="#">H8104</a>	<a href="#">H4931</a>	<a href="#">H4908</a>	<a href="#">H3068</a>

प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”

31	וַיַּעַשׂ	מֹשֶׁה	וְאֵלֶיזָר	הַכֹּהֵן	כְּאֲשֶׁר	צִוָּה	יְהוָה	אֶת־	מֹשֶׁה:
	मोशा	—	र-पूजाहारी-एलाजारले	—	परमप्रभुले	मोशालाई	—	—	आज्ञा-दिनुभएअनुसार-गरे
	<a href="#">H4872</a>		<a href="#">H0499</a>	<a href="#">H3548</a>		<a href="#">H6680</a>	<a href="#">H3068</a>	<a href="#">H0853</a>	<a href="#">H4872</a>

परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।

32	וַיְהִי	הַמִּלְקוֹחַ	יֵתֵר	הַבָּז	אֲשֶׁר	בְּזֵוּ	עַם	הַצֵּבָא	צֵאֵן	שֵׁשׁ־	מֵאוֹת	אֵלֶף
	सेनाले-लुटेको	बाँकी-माल	—	—	—	—	—	—	भेडाबाखा	छ-लाख	—	—
	<a href="#">H1961</a>			<a href="#">H0957</a>		<a href="#">H0962</a>			<a href="#">H6629</a>	<a href="#">H8337</a>	<a href="#">H3967</a>	<a href="#">H0505</a>

וּשְׁבָעִים	אֵלֶף	וּחֲמִשָּׁתַּיִם	אֵלֶף:
सत्तरी-हजार	—	—	पाँच-हजार
<a href="#">H7657</a>	<a href="#">H0505</a>	<a href="#">H2568</a>	<a href="#">H0505</a>

इस्राएली सेनाहरूले युद्धबाट यी पशु र मानिसहरू ल्याएका थिए: भेडा 6,75,000,

33	וּבָקָר	שְׁנַיִם	וּשְׁבָעִים	אֵלֶף:
गोरु	बहत्तर	—	—	हजार
<a href="#">H1241</a>	<a href="#">H8147</a>	<a href="#">H7657</a>		<a href="#">H0505</a>

गाई-गोरू 72,000,

34 וַחֲמֹרִים אֶחָד וְשָׁשִׁים אֲלָף: 34  
 एकसठ्ठी गधा  
 H0259 H2543 H0505 H8346

गधा 61,000 अनि

35 וַנִּפֹּשׂ אֹרְחִים מִן־הַנָּשִׁים אֲשֶׁר לֹא־יָדְעוּ מִשְׁכָּב מִשְׁכָּב זָכָר כָּל־יָפֶשׂ שָׁנִים  
 कन्या मानवप्राण — — — — — — —  
 H0802 H0120 H5315 H4904 H3045 H3808 H3605 H2145 H5315 H8147

וְשָׁלְשִׁים אֲלָף: 35  
 हजार —  
 H0505 H7970

स्त्रीहरू 32,000 यी स्त्रीहरू हुन् जसले पुरुषसित शारीरिक सम्बन्ध राखेका थिएनन्।

36 וַתְּהִי הַמְּחֻצָּה חֵלֶק הַיְצְאִים בְּצִבְאָה מִסְפָּר הַצֹּאֵן שְׁלֹשׁ־מֵאוֹת  
 युद्धमा-गएका सिपाहीहरूको-भाग — — — — —  
 H4275 H1961 H3318 H4557 H6629 H7969 H3967

אֶלֶף וְשָׁלְשִׁים אֲלָף וְשִׁבְעַת אֲלָפִים וַחֲמֵשׁ מֵאוֹת: 36  
 सय पाँच — — — —  
 H3967 H2568 H0505 H7651 H0505 H7970 H0505

ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेडाहरू पाए।

37 וַיְהִי הַמְּכֹסֶּ לַיהוָה מִן־הַצֹּאֵן שֵׁשׁ מֵאוֹת חֲמֵשׁ וְשִׁבְעִים:  
 परमप्रभुको-कर — — छ-सय भेडाबाखाबाट — — —  
 H3068 H4371 H1961 H8337 H6629 H2568 H7657

तिनीहरूले आफ्नो भागबाट 675 वटा भेडाहरू परमप्रभुलाई चढाए।

38 וַיְהִי־גֵר שְׁשָׁה וְשָׁלְשִׁים אֲלָף וּמְכֹסֶּם לַיהוָה שָׁנִים וְשִׁבְעִים:  
 गीरु छत्तीस हजार तिनबाट-परमप्रभुको कर बहत्तर — — —  
 H0505 H7970 H8337 H1241 H4371 H3068 H8147 H7657

तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए।

39 וַחֲמֹרִים וְשָׁלְשִׁים אֲלָף וַחֲמֵשׁ מֵאוֹת וּמְכֹסֶּם לַיהוָה אֶחָד וְשָׁשִׁים:  
 गधा तीस हजार पाँच सय तिनबाट-परमप्रभुको कर एकसठ्ठी — — —  
 H0505 H7970 H0505 H2568 H3967 H4371 H3068 H0259 H8346

तिनीहरूले 30,500 गधाहरू पाए र यसबाट परमप्रभुलाई 61 वटा कर हिसाबमा चढाए।

40 וַנִּפֹּשׂ אֹרְחִים שְׁשָׁה עָשָׂר אֲלָף וּמְכֹסֶּם לַיהוָה שָׁנִים וְשָׁלְשִׁים נֶפֶשׁ:  
 मानवप्राण — सोह्र हजार तिनबाट-परमप्रभुको कर बत्तीस जना — — —  
 H0505 H6240 H8337 H0120 H5315 H4371 H3068 H8147 H7970 H5315

तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए।

41 וַיִּתֵּן מִנְחָה אֶת־מִכֹּסֵּ תְרוּמַת יִתְּנָה לְאֵלֶּעָזָר הַכֹּהֵן כְּאֲשֶׁר צִוָּה מֹשֶׁה  
 मोशाले परमप्रभुको-उपहारको कर — — — — — — —  
 H0505 H4371 H8641 H3068 H0499 H3548 H6680

יְהוָה אֶת־מִנְחָה: 41  
 — — —  
 H4872 H0853 H3068

परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

42	וּמְמַחֲצִית	בְּנֵי	יִשְׂרָאֵל	אֲשֶׁר	חֲצִי	מִשָּׁה	מִן	הָאֲנָשִׁים	הַצְּבָאִים:
	इस्त्राएल-सन्तानको	—	—	मोशाले	सिपाहीहरूबाट	अलग-गरेको	—	—	आधाबाट
	<a href="#">H4276</a>	<a href="#">H3478</a>	<a href="#">H2673</a>	<a href="#">H4872</a>	<a href="#">H0376</a>	<a href="#">H6633</a>			

युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्त्राएली मानिसहरूको आधा भाग यस्तो थियो:

43	וַתְּהִי	מִחֲצַת	הָעֲדָה	מִן	הַצָּאֵן	שְׁלֹשׁ	מֵאוֹת	אֶלֶף	וּשְׁלֹשִׁים	אֶלֶף
	मण्डलीको-आधा-भाग	—	—	—	भेडाबाख्रा	तीन-लाख	—	—	सैंतीस-हजार	—
	<a href="#">H1961</a>	<a href="#">H4275</a>	<a href="#">H5712</a>	<a href="#">H6629</a>	<a href="#">H7969</a>	<a href="#">H3967</a>	<a href="#">H0505</a>	<a href="#">H7970</a>	<a href="#">H0505</a>	<a href="#">H0505</a>

שְׁבַעַת	אַלְפִים	וַחֲמִשׁ	מֵאוֹת:
—	—	पाँच	सय
<a href="#">H7651</a>	<a href="#">H0505</a>	<a href="#">H2568</a>	<a href="#">H3967</a>

भेडा 3,36,500,

44	וּבְקָר	שְׁשָׁה	וּשְׁלֹשִׁים	אֶלֶף:
	गोरु	छत्तीस	—	हजार
	<a href="#">H1241</a>	<a href="#">H8337</a>	<a href="#">H7970</a>	<a href="#">H0505</a>

गाई-गोरु 36,000,

45	וַחֲמִשָּׁים	שְׁלֹשִׁים	אֶלֶף	וַחֲמִשׁ	מֵאוֹת:
	गधा	तीस	हजार	पाँच	सय
	<a href="#">H2543</a>	<a href="#">H7970</a>	<a href="#">H0505</a>	<a href="#">H2568</a>	<a href="#">H3967</a>

गधा 30,500,

46	וַנִּפְּשׂ	אַרְבָּם	שְׁשָׁה	עָשָׂר	אֶלֶף:
	मानवप्राण	—	सोह	—	हजार
	<a href="#">H5315</a>	<a href="#">H0120</a>	<a href="#">H8337</a>	<a href="#">H6240</a>	<a href="#">H0505</a>

स्त्रीहरू 16,000

47	וַיִּקַּח	מִנְשָׁה	מִמְּחֻצַּת	בְּנֵי	יִשְׂרָאֵל	אֶת	הָאֶחָד	אֶתֶר	מִן	הַחֲמִשָּׁים
	मोशाले	—	इस्त्राएल-सन्तानको	—	—	—	आधाबाट	पचासमा-एक	—	—
	<a href="#">H3947</a>	<a href="#">H4872</a>	<a href="#">H4276</a>	<a href="#">H3478</a>	<a href="#">H0853</a>	<a href="#">H0270</a>	<a href="#">H0259</a>	<a href="#">H2572</a>		

מִן	הָאָדָם	וּמִן	הַבְּהֵמָה	וַיִּקַּח	אֹתָם	לְלוּוִים	שְׁמֹרֵי	מִשְׁמֶרֶת	מִשְׁכָּן
—	मानिस-र	—	पशु-लिए	र	तिनीहरूलाई	लेवीहरूलाई-दिए	जसले	परमप्रभुको	पवित्र-वासस्थानको
	<a href="#">H0120</a>	<a href="#">H0929</a>	<a href="#">H5414</a>	<a href="#">H0853</a>	<a href="#">H3881</a>	<a href="#">H8104</a>	<a href="#">H4931</a>	<a href="#">H4908</a>	
יְהוָה	כְּאֲשֶׁר	צִוָּה	יְהוָה	אֶת	מִנְשָׁה:	מִשָּׁה	מִשָּׁה	מִשָּׁה	מִשָּׁה
—	रेखदेख-गर्थे	परमप्रभुले	—	—	मोशालाई-आज्ञा-दिनुभएअनुसार	—	—	—	—
	<a href="#">H3068</a>	<a href="#">H6680</a>	<a href="#">H0853</a>	<a href="#">H4872</a>					

यसरी इस्त्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्न लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।

48	וַיִּקְרָבוּ	אֵל	מִנְשָׁה	הַפְּקָדִים	אֲשֶׁר	לְאַלְפֵי	הַצְּבָא	שָׂרֵי	הָאֲלָפִים	וְשָׂרֵי
	सेनाका-अधिकारीहरू	—	मोशाकहाँ-आए	—	—	हजारका	—	सेनापति	—	र-सयका
	<a href="#">H7126</a>	<a href="#">H0413</a>	<a href="#">H4872</a>	<a href="#">H0505</a>	<a href="#">H8269</a>	<a href="#">H0505</a>	<a href="#">H0505</a>	<a href="#">H8269</a>	<a href="#">H0505</a>	<a href="#">H8269</a>

הַמְּאֹת:
सेनापतिहरू
<a href="#">H3967</a>

त्यसपछि एक हजार इस्त्राएली सेनाका कप्तानहरू र एक सय सेनाका कप्तानहरू मोशाकहाँ आए।

